

फरवार्डमा जितिया विशेष तथा सम्मान कार्यक्रम



फरवार्ड ग्राहक सदस्यहरुको जितिया विशेष तथा सम्मान कार्यक्रम सम्पन्न फरवार्ड कम्युनिटी माइक्रोफाइनेन्स वित्तीय संस्था लिमिटेडमा आवद्ध ग्राहक सदस्यहरु, समाजसेवी तथा उद्यमी महिलाहरुलाई दोसल्ला सहित कदर पत्र प्रदान गर्दै "जितिया विशेष तथा सम्मान कार्यक्रम २०७५" सम्पन्न भएको छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनेन्स वित्तीय संस्था लिमिटेड लगायतका संस्थाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रदेश नं. १ का प्रदेश सभा सदस्य भिम आचार्यले हिन्दु महिलाहरुका लागि जितिया पर्वको ठूलो महत्व रहेको अवस्थामा नेपाली महिलाहरुको यस पर्वलाई परापूर्वकालदेखि विशेष महत्व दिई मनाउदै आइरहेको अवस्थामा नेपाल सरकारका तर्फबाट समेत यस किसिमका संस्कृति तथा परम्पराको जगेर्ना गर्नु पर्ने विचार राखेका थिए ।

सभामा बोल्दै वित्तीय संस्थाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष भगवती चौधरीले जितिया पर्वको बारेमा बोल्दै सन्तानको लामो आयुको लागि सूर्यदेवको आराधना गरेकोमा सन्तानको लामो आयु प्राप्त भएको सन्दर्भ जोडदै यसको महत्वको विषयमा चर्चा गर्नुभएको थियो ।

उहाँले लघुवित्त संस्थाले व्यावसायिक मर्यादाका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लघुवित्त कार्यक्रमको माध्यमबाट नेपालका विपन्न परिवारको जीवनस्तर माथि उकास्न क्रियाशील रहेको जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका अवसरमा समुदायमा लामो समयदेखि अनवरत रुपमा क्रियाशील तथा सक्रिय रही सामाजिक, राजनीतिक तथा आर्थिक उन्नति र विकासका लागि योगदान पुर्याउने १५० जना समाजसेवी तथा वित्तीय संस्थाबाट सञ्चालित लघुवित्त कार्यक्रममा लामो समयदेखि ग्राहक सदस्यको रुपमा आवद्ध भई लघु उद्यम व्यवसायमा संलग्न रही आर्थिक उपार्जन गर्दै सामाजिक तथा पारिवारिक रुपमा अभिभावकीय जिम्मेवारी बहन गर्ने ३५ जना लघु उद्यमीलाई सम्मान स्वरूप कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्यका साथै वित्तीय संस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत श्री आशानारायण चौधरीले वित्तीय संस्थाले ३६ जिल्लाका १११ शाखा कार्यालयमार्फत् २ लाख २९ हजार ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरेको बताउनु भएको थियो । त्यसै गरी हालसम्म १ लाख ४१ हजार ऋणी ग्राहक सदस्यसँग रु. ७ अर्ब ८७ करोड लगानीमा रहेको जानकारी गराउनुभएको थियो । त्यसै गरी वित्तीय संस्थाले ग्राहक सदस्यहरुबाट रु. ३ अर्ब ३० करोड बचत सङ्कलन गरेको जानकारी गराउनु भएको थियो ।



फरवार्डमा कार्यक्रम प्रगति समीक्षा गोष्ठी

फरवार्ड कम्युनिटी माइक्रोफाइनेन्स वित्तीय संस्था लिमिटेड दुहवीको आ.व.२०७४/०७५को वार्षिक कार्य प्रगति समीक्षा गोष्ठी दुहवी, सुनसरीको केन्द्रीय कार्यालयमा २०७५ साउन ११ र १२ गते सम्पन्न भएको छ।

उक्त गोष्ठीमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री आशनारायण चौधरीले लघुवित्तको मर्मलाई ख्याल राख्दै विपन्न परिवारको सशक्तीकरणमा लाग्न सहभागी कर्मचारीहरूलाई निर्देशन दिनुभएको थियो।

गोष्ठीको आरम्भमा मुख्य प्रबन्धक कृष्णप्रसाद भट्टराईले वित्तीय संस्थाले सञ्चालन गरेको लघुवित्त कार्यक्रमअन्तर्गत विभिन्न सूचकअनुसार प्राप्त प्रगतिका बारेमा प्रष्ट पार्नुभएको थियो। मुख्य प्रबन्धक भट्टराईका अनुसार आ.व.२०७४/०७५ मा वित्तीय संस्थामा १५ हजार ७ सय ७५ बचतकर्ता सदस्य तथा ५ हजार ऋणी थपिएका छन्। जस अनुसार २०७५ असार मसान्तसम्म वित्तीय संस्थामा बचतकर्ता सदस्यको सङ्ख्या २ लाख २८ हजार ३५ पुगेको छ भने ऋणी सदस्यको सङ्ख्या १ लाख ४२ हजार २२८ पुगेको छ।

त्यसै गरी आ.व.२०७४/०७५ को अन्त्यसम्ममा वित्तीय संस्थामा ८२ करोड ४३ लाख ३७ हजार बचत वृद्धि भई ३ अर्ब २० करोड ९९ लाख पुगेको छ भने लगानीमा बाँकी रहेको कर्जामा १ अर्ब ५५ करोड ३ लाख वृद्धि भई ७ अर्ब ७८ करोड ३ लाख पुगेको छ।

आ.व.२०७४/०७५ को अन्त्यसम्ममा कर्मचारीको सङ्ख्या ५९५ पुगेको छ। यस आर्थिक वर्षमा थप २ जिल्लामा लघुवित्त कार्यक्रम विस्तार गरिएको छ। अब यस वित्तीय संस्थाको सेवा ३६ जिल्लामा पुगेको छ। गत आ.व.मा लघुवित्त विस्तार भएको गाविस/नपा को सङ्ख्या ९६९ थियो तर गाविस तथा नपाहरू समायोजन भएका कारण यस आ.व.को अन्तमा ४२३ मा सीमित हुनपुगेको छ। आ.व.२०७४/०७५ मा वित्तीय संस्थाले सामाजिक सुरक्षा अन्तर्गत ग्राहक सदस्यहरूलाई रु.५८ लाख वितरण गरिएको छ। यस अन्तर्गत ग्राहक सदस्य

सुत्केरी भएको सुत्केरी भएको अवस्थामा, सदस्य वा सदस्यको हकवालाको मृत्यु भएको अवस्थामा र भवितव्य परी घरजग्गा क्षति भएको अवस्थामा क्षतिपूर्ति वापत वित्तीय संस्थाको नियमानुसार निश्चित रकम उपलब्ध गराइने व्यवस्था छ। गोष्ठीमा वित्तीय संस्थाले चालु आ.व.मा लिइएको लक्ष्य पूरा गर्न १२ बुँदे प्रतिबद्धता जारी गरिएको थियो। वरिष्ठ प्रबन्धक हिरा थन्दार लगायत सहभागी सबैले आआफ्नो धारणा राख्दै वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/०७६ मा लिएको उक्त प्रतिबद्धता पूरा गर्ने दृढता व्यक्त गर्नुभएको थियो।

प्रमुख कार्यकारी अधिकृत चौधरीले आआफ्नो जिम्मेवारीलाई ख्याल राख्दै कर्तव्यपालनमा खटिन सबैलाई आग्रह गर्दै गोष्ठी समापन भएको घोषणा गर्नुभएको थियो।

उक्त समीक्षा गोष्ठीमा केन्द्रीय कार्यालयका व्यवस्थापकीय तथा अधिकृत कर्मचारीको सहभागिता रहेको थियो।

फिल्ड कर्मचारीको जोखिम व्यवस्थापन गोष्ठी

फरवार्ड कम्युनिटी माइक्रोफाइनेन्स वित्तीय संस्था लिमिटेडका फिल्ड कर्मचारीहरूको सहभागितामा जोखिम व्यवस्थापन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। गोष्ठी साउन २२ गते र २३ गते विर्तामोड, भापा तथा असोज १८ र १९ गते चन्द्रनिगाहपुर, रौतहटमा सञ्चालन गरिएको थियो।

गोष्ठीमा लघुवित्त कार्यक्रम अन्तर्गत ग्राहक सदस्यहरूलाई कर्जा लगानीमा देखिएका समस्याहरूकाबारेमा छलफल गरिनाका साथै समाधानका उपायका बारेमा खोजी गरिएको थियो। गोष्ठीमा धितो कर्जा लगानी प्रक्रियामा देखिएका जटिलतालाई सरल बनाउन लिखत, जग्गा वर्गीकरण र मूल्याङ्कनका सम्बन्धमा प्रचलित व्यवस्थाका बारेमा जानकारी गराइएको थियो। गोष्ठीमा वित्तीय संस्थाका वरिष्ठ प्रबन्धक हिरा थन्दार, सहायक प्रबन्धक विनोदकुमार चौधरी तथा वरिष्ठ अधिकृत अशोककुमार चौधरी सहजकर्ताका रूपमा रहनुभएको थियो।

शाखा परिचय : जोगबुडा शाखा, डडेल्धुरा

नेपालको प्रदेश नं. ७ डडेल्धुरा जिल्ला परशुराम न.पा १२ जोगबुडामा फरवार्ड कम्युनिटी माइक्रोफाइनेन्स वितीय संस्था लिमिटेड शाखा कार्यालय जोगबुडा रहेको छ। यस शाखा कार्यालयको स्थापना २०७२ माघ २० गते भएको हो। यसले परशुराम न.पा र आलिताल गा.पा. आफ्नो कार्य विस्तारका क्रममा हाल यस क्षेत्रको निकट तथा दुर्गम वस्तीसम्म आफ्नो कार्यक्षेत्र विस्तार गरी सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

यस शाखा कार्यालय जोगबुडामा कार्यालय प्रमुख दीपक राज भट्टका साथै कनिष्ठ सहायक धनेन्द्र भट्ट र कुमारी डम्बरी भट्ट, सहायक बहाक प्रेमबहादुर कोली, प्रशिक्षार्थी कर्मचारी उत्तरीकुमारी राना, कृष्ण बहादुर घर्ती गरी ६ कर्मचारी कार्यरत छन्।

शाखा कार्यालयका प्रमुख दीपकराज भट्ट भन्नुहुन्छ : 'जोगबुडा शाखाले यस ठाउँमा आफ्नो कार्यक्षेत्र विस्तार तथा सेवा प्रदान गर्ने क्रममा अन्य संस्थाको तुलनामा छुट्टै बर्चस्व कायम गरेको छ। साथै ग्राहकसँग सहज तरिकाले आफ्नो कारोबार गरी सम्पूर्ण जनमानसहरुको मन जित्न सफल बनेको छ।'।

२०७५ असोज मसान्त सम्ममा यस शाखा कार्यालयमा १०३ केन्द्रमा १८०७ जना सदस्य छन्। तीमध्ये ६७८ जना ऋणीमा बाँकी कर्जा ३ करोड ८ लाख ५५ हजार रुपैया रहेको छ। साथै १ करोड ३४ लाख ४४ हजार रुपैयाँ बचत रहेको छ।

शाखाप्रमुख भट्टका अनुसार शाखा कार्यालय जोगबुडा केही पहाडी तथा विकट क्षेत्रमा रहेको छ। तापनि यस संस्था मार्फत प्रदान गरिने सेवाहरु पुगेका विभिन्न वस्तीहरुसम्म पि.जि.टी, सि.जि.टी. तालिम सञ्चालन निरन्तर भइरहेको छ। त्यस्ता वस्तीसम्म सेवा विस्तार गरी यस शाखालाई उत्कृष्ट शाखाका साथै सदा स्वच्छ रूपमा अगाडि बढाउने कार्य भइरहेको छ। साथै सदस्य, कर्जा, बचतमा



गुणात्मक वृद्धि गर्नका लागि सदस्यहरुलाई सीपमुलक तालिम प्रदान गरिदै छ।

शाखाप्रमुख आफै पनि केन्द्रहरुमा पुगेर लघुवित्त सम्बन्धी जनचेतनामूलक सन्देश मार्फत यस क्षेत्रका गरिब विपन्न वर्गलाई आर्थिक रुपमा समृद्ध बनाउका लागि निरन्तर क्रियाशीलका साथै उत्साहित भएर कार्य गर्न हौसला प्रदान भइरहेको छ।

यस शाखा कार्यालयका कर्मचारीहरुबीच सामूहिक कार्य एकदमै राम्रो रहेको छ। शाखाबाट टाढाटाढा सम्मको फिल्ड कार्य रहेता पनि दैनिक खातापाताका साथै कारोबारलाई समयमै समापन गर्ने कार्य भइरहेको छ। शाखाप्रमुख भट्ट भन्नु हुन्छ : 'फिल्ड कर्मचारी फिल्ड असुलीका साथै नयाँ प्रशिक्षार्थीले पि.जि.टी., सि.जि.टी. जिम्मेवार भएर कार्य गरिरहेका छन्।'।

दाङ जिल्लाको लमही नगरपालिका वार्ड नं. १ का महिला दिदीबहिनी आबद्ध बचत समूह केन्द्रको नाम फूल महिला बचत समूह हो। सोनपुर शाखा कार्यालय नतीदेखि ३ कि.मी.को आसपासमा यो केन्द्र अवस्थित छ। वि.सं. २०७० भदौ २० गते १० नं. केन्द्रका रूपमा यस केन्द्रको स्थापना भएको थियो। आफ्नै गाउँठाउँमै खोलिएको शाखा कार्यालयबाट बचत कर्जा तथा रेमिटेन्सको सुविधा पाउँदा सदस्यहरू पनि खुसी छन्।

यस फूल महिला बचत समूह केन्द्रमा २०७५ असोज मसान्तसम्म यस क्षेत्रका विपन्न परिवारका २० जना आबद्ध छन् भने कर्जा परिचालन गर्ने सदस्यको सङ्ख्या ९ रहेको छ। कूल रु.५ लाख ३० हजार कर्जा लगानी भएको यस केन्द्रमा हाल लगानीमा बाँकी रहेको कर्जा रु. २ लाख २३ हजार रहेको देखिन्छ। यस केन्द्रका सदस्यहरूले औसत रु.२५ हजार कर्जा परिचालन गरेका छन्। विपन्न परिवारको आर्थिक उन्नतिको मूल उद्देश्य बोकेको लघुवित्त कार्यक्रमको मर्मलाई यस केन्द्रका सदस्यहरूले आत्मसात गरेको देखिन्छ। समूह जमानीमा प्राप्त कर्जालाई उनीहरूले, कृषि तथा पशुपालन, खुद्रा व्यापार व्यवसाय तथा वैदेशिक रोजगारका लागि सदुपयोग गरेका छन्।

राधा चौधरी हालसम्म सबैभन्दा बढी कर्जा परिचालन गर्ने सदस्य हुन्। उनले समूहमा आबद्ध भएको पछिल्लो समयसम्म रु.१ लाख ५० हजार कर्जा लिई घर बनाउने ठेक्का व्यवसायमा उपयोग गरेकी छन्। लघुवित्त कार्यक्रममा आबद्ध भएपछि आफ्नो जीवन सहज बनेको उनको अनुभव छ।

सदस्यहरूको आर्थिक सम्पन्नता मापन गर्ने एउटा सूचक बचत पनि हो। बचत गरे भरअभरमा कर्जाको किस्ता तिर्न, छोराछोरीको शिक्षादीक्षामा उपयोग गर्न र परिवारको आवश्यकता बमोजिमको काममा खर्च गर्न सकिने वास्तविकताप्रति उनीहरू सचेत छन्। त्यसैले त यस केन्द्रका अधिकांश सदस्यहरू अनिवार्य बचतका अतिरिक्त दीर्घकालीन बचत



तथा सजिलो बचत गरिरहेका छन्। हाल केन्द्रका २० जना सदस्यले रु. ८ लाख ९२ हजार बचत गरेका छन् जुन प्रति सदस्य औसत बचत रु.४४ हजार ५८५ देखिन्छ। अनिता चौधरी केन्द्रका सदस्यहरूमध्ये सबैभन्दा बढी बचत गर्ने सदस्य हुन्। उनले रु.१ लाख ८१ हजार बचत गरेकी छन्। उनको श्रीमानको पेशा घर बनाउने मिस्त्री हो।

यस फूल महिला बचत समूह सोनपुर शाखाकै उत्कृष्ट केन्द्रमध्ये एक हो। यस केन्द्रका सदस्यहरूले लघुवित्तका मर्मलाई राम्ररी आत्मसात गरेका छन्। केन्द्रप्रमुख सरिता चौधरी भन्नुहुन्छ : “यस वित्तीय संस्थाले हाम्रो क्षेत्रमा लघुवित्त कार्यक्रम ल्याएर हाम्रो आर्थिक जीवन स्तर उठाउन ठूलो मद्दत गरेको छ। हामी आपतविपद्मा एक अर्कालाई सहयोग गर्छौं। हामीलाई वित्तीय संस्थाले समय समयमा वित्तीय साक्षरता तालिम र सिपमूलक तालिम प्रदान गर्ने गरेको छ। यसलाई निरन्तरता दिनुपर्छ।” फिल्ड कर्मचारी धीरेन चौधरी भन्नुहुन्छ : “यस केन्द्रका सबै सदस्य अनुशासित छन्। सामूहिक उत्तरदायित्वलाई सबैले पालना गरेका छन्। केन्द्रको आफ्नै घर छ। कर्जाको अनुपातमा दोब्बर भन्दा बढी बचत देखिनु भनेको संस्थाप्रति सदस्यहरूको विश्वास नै हो। समयमै उपस्थित भई कर्जा तथा अनिवार्य बचतको नियमित किस्ता तिर्छन् भने यथाशक्य ऐच्छिक बचत गर्छन्। यही कारणले सदस्यहरूबीचमा सम्बन्ध सुमधुर रहेको छ।”

कार्यक्रम प्रगति विवरण २०७५ असोज मसान्तसम्म

सि.नं.	विवरण	२०७५ असोज मसान्तसम्म	२०७५ असार मसान्तसम्म
१	जिल्ला	३६	३५
२	गा.पा./न.पा	४२३	४१६
३	शाखा कार्यालय	१११	१०७
४	केन्द्र	१३,५१४	१२,६७६
५	इलाका कार्यालय	१०	१०
६	कुल लगानी	४,६५,४६,१६०	४,०१,६०,०१६
७	कुल असुली	३,८३,१६,४८७	३,२८,६७,०३१
८	लगानीमा बाँकी रहेको कर्जा	८२,२६,६७३	७३,२२,६८५
९	कुल बचत	३३,६४,४५६	२६,७३,७३६
१०	कुल सदस्य संख्या	२,३१,१५७	२,२५,८३६
११	कुल ऋणी संख्या	१,४२,३७४	१,४१,५७४
१२	कुल कर्मचारी संख्या	७४४	६०५
१३	कुल महिला कर्मचारी संख्या	३३४	२५४
१४	फिल्ड कर्मचारी संख्या	४३८	३६१

कर्मचारी तथा ग्राहक सदस्य तालिम

२०७५ साउनदेखि २०७५ असोज मसान्तसम्म

क्र.सं.	तालिमको नाम	संख्या/पटक	तामानिर्वा
१	कर्मचारी क्षमता अभिवृद्धि तालिम	११	१२३
२	समूह प्रवेशपूर्व तालिम	३५१	५,७६१
३	सदस्य रिफ्रेसर तालिम	८८	१३७६



म चाँदनी दोधाराकी ४२ वर्षकी विष्णा खत्री । म अहिले चाँदनी दोधाराको फरवार्ड शाखाअन्तर्गत केन्द्र नः ३२१ की सदस्य । मेरो परिवारमा मेरा पति, दुई छोरा र म गरी जम्मा चार जना रहेको छ । मेरा पति रोजगारीका लागि भारतमा गएर नफर्केको ८ वर्ष भइसकेकाले मलाई छोराछोरीको लालनपालन र शिक्षादीक्षामा खर्च जुटाउन निकै गाह्रो थियो । मेरो आर्थिक अवस्था कमजोर भएकाले मलाई समाजमा धक् फुकाएर हिँड्न र घुलमिल हुन गाह्रो लाग्थ्यो । केही गर्ने आँट भरोसा त थियो, तर यसका लागि आफूसँग पैसा थिएन, त्यसका लागि कहाँबाट कसकससँग हात फेलाउनु ? अलमल्ल परेकी थिएँ ।

यसै बिच हाम्रो गाउँमा पनि हामीजस्तालाई सहयोग गर्न लघुवित्त कार्यक्रम लिएर फरवार्ड संस्था आएको छ, बिनाधितो ऋण दिन्छन् भन्ने सुनेकी थिएँ । साथीहरूसँगको सल्लाहसुभाष र सहयोगले समूहमा सदस्य बन्ने निश्चय गरें । संस्थाबाट सर आएर नौ दिनसम्म तालिम दिनुभयो । त्यसपछि मैले समूहको सदस्य बन्ने मौका पाएँ ।

सदस्य बनेपछि फरवार्ड संस्थाबाट तरकारी खेतीको लागि मैले पहिलो पटक साधारण कर्जा रु ५० हजार डराउँदै निकालें । मैले त्यसमध्ये रु ३० हजार च्याउ खेतीमा लगानी गरें र रु २० हजारमा ४ ओटा बाख्रा किनेर ल्याएँ । दिनरात नभनी तरकारी खेती र बाख्रा पालनलाई निरन्तरता दिँदा फाईदापनि राम्रो हुँदैगयो । कर्जा को सही सदुपयोग भएको महसुस भयो । हाम्रो आर्थिक अवस्था पनि दिनप्रतिदिन सुध्रिदैगयो । त्यो च्याउ खेतीबाट मात्र मैले रु ९० हजारसम्म आम्दानी गरेकी थिएँ ।



त्यसपछि बालबच्चालाई पनि अङ्ग्रेजीको निजी स्कूलमा पढाउन थालें । अब केही गर्न सक्छु भन्ने आत्मविश्वास पनि बढ्दै गयो । गत भदौमा दोस्रो साधारण कर्जा रु ८० हजार लिएँ । त्यसलाई तरकारी खेती र बाख्राको गोठ मर्मत गर्नका लागि खर्च गरेकी छु ।

मेरा पति अहिले सम्म पनि घरमा फर्कनु भएको छैन । मैले फरवार्ड संस्थाको लघुवित्त कार्यक्रमबाट कर्जा प्राप्त गरी तरकारी खेती गरेर आफ्नो आर्थिक उन्नति गर्न सक्षम भएँ, खुसी छु ।

म आफ्नो केन्द्रका साथीभाइलाई पनि आफूले गरेका र जानेका कुरा बताउँदै आएकी छु , चाहिँएको बेला सहयोग पनि गर्दै आएकी छु । केन्द्रलाई अनुशासित बनाइराख्न आफूले गर्ने प्रयास गरेकी छु । मदेखि साथीभाइ र सरहरुपनि खुसी हुनुहुन्छ ।

फरवार्डमा सदस्य हुन पाएर आफ्नो आर्थिक अवस्था सुधार्न सकें । यसका लागि फरवार्ड संस्था र त्यस शाखाका प्रमुख श्यामकुमार दहित सर र अरु सरमिसहरुलाई धन्यवाद दिन्छु ।

प्रस्तुति

सविता कुमारी शाह
कनिष्ठ सहायक

सफलताको कथा : भैसीपालनमा रमाएकी सावित्री सफलताको यात्रा

कोशी अन्चल मोरंग जिल्लाको औद्योगिक क्षेत्रमा ३० वर्षअघि एक सामान्य परिवारमा जन्मेकी म सावित्री बस्नेत कार्की । समुदायिक विद्यालयमा शिक्षा हासिल गर्दा गर्दै १९ वर्षकै उमेरमा मेरो विवाह स्थानीय वीर बहादुर कार्कीसँग भयो । सानै उमेरमा विवाह गरेकोले घर कसरी चलाउने व्यवहार भन्ने केही थाहा थिएन । बचत कसरी गर्ने कुन काम कहाँ कसरी कुन तरिकाले गर्नुपर्छ भन्ने अन्योलमा थिएँ । घर परिवार समाज सबैले हामीलाई अपहेलना गर्ने गर्थे । गाउँघरमा साहू महाजनकोमा कर्जा माग्दा पत्याउदैनथे, पत्याइहाले ब्याज बढी माग्थे ।

एक दिन गाउँमा एक छिमेकीको घरमा गाउँका महिलाहरु भेला भएको देखेर म पनि के को भेला रहेछ भनेर हेर्न गएकी थिएँ । त्यहाँ म जस्ता दुखी परिवारका महिलाहरुलाई गरिवी निवारणका निम्ति साना साना कर्जा बचत सहयोगी भावनाको बारेमा व्यावहारिक ज्ञान दिइँदै गरेको देखेँ । मलाई पनि खुल्दुली जाग्यो । म पनि आफ्नो ईच्छा जाहेर गर्दै केही प्रश्नोत्तर गरेर छलफलमा सहभागी भएँ । घर आएर बेलुकी श्रीमानसँग भलाकुसारी गर्दै यस फरवार्ड संस्थाको सेवा सुविधा कर्जा र बचतको ब्याजको बारेमा सुनाएँ । त्यसको भोलि पल्ट पुनः म पनि त्यहाँ गएर आफ्नो नाम लेखाउदा मलाई समूहमा राख्न मानेनन् । अनि धेरै आग्रह गर्दा मात्र मलाई केन्द्र नं. ४३ को समूहमा प्रवेश दिइयो । यो ९ वर्षअघिको कुरा थियो ।

केही समयपछि पहिलो पल्ट रु. २० हजार कर्जा लिएर सानो किराना पसल खोलेँ । त्यसबाट थोरै आम्दानी गर्न सकें । त्यस पछि दोस्रो पटक रु. ३० हजार कर्जा लिएर पुनः किराना पसलमा लगानी गरी अलि बढी आम्दानी गर्दै गएँ । त्यस पछि यसै संस्थाबाट आवश्यकता अनुसार जग्गा धित्तो राखी रु. तीन लाखबाट गाई फर्म खोलेर दूध व्यापार सुरु गरें ।



अहिले आम्दानी बढाउँदै गएर हामी श्रीमान्श्रीमती दुवै जनाको सरसल्लाह बाट आवश्यकता अनुसार कर्जा बढी लिएर घर जग्गा, मोटरसाइकल खरिद गरेको छु र गाउँका आठ जना मानिसहरुलाई गाई फर्म र ट्याक्टरमा रोजगारी दिएकी छु ।

म आत्मविश्वासका साथ घरमा काम गर्छु । कामदार नआएको बेला म आफै ट्याक्टर चलाउने, श्रीमानले नभ्याएको बेला म आफै पनि दूध मोटरसाइकलमा लिएर बजारसम्म पुर्‍याउने काम गर्छु ।

हामीलाई कसैले नपत्याएको अवस्थामा फरवार्ड संस्थामा आवद्ध हुन पाएँ । आफ्नो पारिवारिक जीवनलाई राम्रैसँग अघि बढाउन सकेकी छु । हाम्रो बचत गर्ने बानी बसेको छ । यसमा हामी दुवै खुशी छौ । अहिले गाउँका सबैले हामीलाई पत्याउँछन् । छोराछोरीलाई निजी विद्यालयमा पढाएका छौ । गाउँका दिदीबहिनीहरुलाई यस फरवार्ड संस्थामा बसेर कर्जा र बचतको कारोबार गरी आफ्नो जिवनस्तर उकास्न सल्लाह दिने गरेकी छु । यस संस्थामा आवद्ध भएकै कारण हाम्रो आर्थिक र सामाजिक अवस्थामा सुधार आएको छ । त्यसका लागि यस फरवार्ड संस्थालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।

प्रस्तुति
प्रतिमा कुमारी चौधरी
कनिष्ठ सहायक



ग्राहक सदस्यका लागि कर्जा सुविधाहरू	
वित्तीय सेवा	विशेषता
अ. समूह जमानगीना दिइने कर्जाहरू	
क. लघु कर्जा	
१. साधारण कर्जा	आय वृद्धि गर्ने कामका लागि लिन सकिने कर्जा
२. मौसमी कर्जा	मौसम अनुसारको आय वृद्धि गर्ने कामका लागि लिन सकिने थप कर्जा
३. विशेष कर्जा	विशेष सदस्यले आय वृद्धि गर्ने कामका लागि लिन सकिने थप कर्जा
४. आकस्मिक कर्जा	आकस्मिक रूपमा आईपने खाँचो टार्नेका लागि लिन सकिने थप कर्जा
५. वैकल्पिक कर्जा	वैकल्पिक उर्जा (गोबर ग्याँस प्लान्ट, सोलार बिजुली जडान सुधारिएको चुलो आदि) प्रयोग गर्न लिन सकिने थप कर्जा
६. घर सिर्जना तथा कर्जा	घर बनाउन, मर्मत गर्न, छपी तथा धारा बनाउन लिन सकिने कर्जा
ख. लघु व्यवसाय कर्जा	
६. लघु उद्यम कर्जा	लघु उद्यमी सदस्यहरूलाई लघु व्यवसाय सञ्चालनका लागि उपलब्ध गराइने कर्जा
८. रोजगार व्यवसाय कर्जा	सदस्यका परिवारका पनि, पत्नी, छोरा र छोरीलाई रोजगार बनाउन आवश्यक पर्दा उपलब्ध गराइने कर्जा
आ. घितो जमानगीना दिइने कर्जाहरू	
क. समूह सदस्यका लागि	
ख. गैर समूह सदस्यका लागि	

ग्राहक सदस्यका लागि कर्जा सुविधाहरू	
वित्तीय सेवा	विशेषता
१. समूह बचत	अनिवार्य रूपमा गर्नुपर्ने बचत
२. केन्द्रकोष बचत	ऋणी सदस्यले ऋणको ५ प्रतिशतले जम्मा गर्न सक्ने बचत
३. व्यक्तिगत बचत	केन्द्र बैठकमा राख्न वा भित्रिन सकिने ऐच्छिक बचत
४. बाल बचत	ग्राहक सदस्यको नाबालक सन्तानका लागि नियमित जम्मा गर्न सकिने दीर्घकालीन बचत
५. विशेष बचत	लघु उद्यमी ऋणीहरूले आकस्मिक अवस्थाका लागि गर्ने ऐच्छिक बचत
६. संजिलो बचत	सदस्यले चाहेको बेलामा कार्यालयमा पनि आएर राख्न वा भित्रिन सकिने बचत
७. उपकार कोष बचत	केन्द्रको निर्णयबाट परिचालन गर्न सकिने गरी खोल्ने बचत
८. दुई जुना बचत	नियमित रूपमा निश्चित रकम बचत गर्दा १५ वर्षमा दोब्बर हुने बचत
९. लक्ष्यपति बचत	नियमित रूपमा निश्चित रकम तोकिएको अवधि सम्म जम्मा गर्दा बचत रकम लाखमा परिणत हुने बचत

पत्राचार ठेगाना

फरवार्ड कम्युनिटी माइक्रोफाइनेन्स वित्तीय संस्था लिमिटेड

केन्द्रीय कार्यालय, दुबही, सुनसरी (नेपाल)

सम्पर्क फोन नं. ०२५-५४००१८

फ्याक्स : ०२५-५४९४८३

सम्पर्क कार्यालय : सिनामंगल, काठमाडौं (नेपाल)

फोन नं. : ०१-४९९२९६२, फ्याक्स : ०१-४९९२३९५

E-mail: info@forward.org.np

Web-side : forwardmfbank.com.np

हाम्रो अनुरोध

लघुवित्त सम्बन्धी लेख, रचना तथा ग्राहक सदस्यहरूको जीवनमा लघुवित्त कार्यक्रमले ल्याएको सकारात्मक परिवर्तन सम्बन्धी अनुभवहरू हस्त लिखित वा टाइप गरी हाम्रो कार्यालयमा वा ई-मेल ठेगानामा पठाउन हार्दिक अनुरोध गर्दछौं ।

फरवार्ड सन्देश परिवार